



**परशुराम नगरपालिका**  
**नगर कार्यपालिकाको कार्यालय**



जोगबुडा, डेल्धुरा

कृषी हाटबजारको लागि सटर तथा कोठाहरु भाडामा दिने सम्बन्धी  
बोलपत्र आहानको सूचना  
सूचना प्रकाशित मिति: २०८१।११।०८

परशुराम नगरपालिकाको स्वामित्वमा रहेको बडा नं १२ लालदुङ्गा बजार पछाडी रहेका नवनिर्मित भवनहरुको देहाय बमोजिमका सटर तथा कोठाहरु हाल जे-जस्तो अवस्थामा छ सोही अवस्थामा ५ वर्ष अवधिका लागि बहाल बन्दोवस्त गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। उत्तर भवनहरुका सटर कोठाहरु बहालमा लिन इच्छुक नेपाल सरकारबाट ईजाजत प्राप्त व्यक्ति/फर्म/कम्पनी/वित्तिय संस्था/सहकारीहरुले तोकिएका शर्त, नियम तथा प्रावधानहरुको परिधि भित्र रही रित पूर्वको सिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१. इच्छुक दरभाउपत्रदाताले (व्यक्ति/फर्म/कम्पनी/वित्तिय संस्था/सहकारीहरु) लिखित निवेदन सहित सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म (मिति २०८१/११/२२ गते) कार्यालय समय भित्र कार्यालयको राजश्व शाखाबाट दरभाउपत्र फारम रु. १०००।०० (फिर्ता नहुने गरि) मा खरिद गरी १६ औं दिन (मिति २०८१/११/२३ गते) दिनको १२:०० बजे नगरपालिकामा दर्ता गरि सक्नु पर्नेछ। दर्ता भएको बोलपत्र सोहि दिन कार्यालयका प्रतिनिधिहरुको रोहबरमा दिनको १:०० बजे खोलिने छ। बोलपत्र खोल्दा, बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा पर्ने छैन।
२. बोलपत्र फारम दाखिला गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा पर्ने गएको खण्डमा त्यसको लगतै कार्यालय खोलिने दिन सिलबन्दी बोलपत्र दाखिला गर्ने र खोल्ने सकिनेछ।
३. बोलपत्र फारम खरिद गर्दा व्यक्तिको हकमा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फर्मको हकमा प्रोपाईटरको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फर्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि तथा आ.व. २०८०/०८१ सम्मको कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि वा म्याद थपको प्रमाणपत्र र भ्याट/पान दर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छ।
४. शिलबन्दी बोलपत्र फारमको खाम बाहिर यस परशुराम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयको नाम सम्बोधन गरि सम्बन्धित सटर वा कोठा नं. स्पष्ट रूपमा उल्लेख गरिनुको साथै बोलपत्रदाताले पनि आफ्नो नाम र ठेगाना उल्लेख गरि पेश गर्नुपर्ने छ।

कालु सिंह बोहरा  
कृषी शास्त्रा प्रभुत्व

प्रमुख प्रशासकीय अधिकृत  
प्रमुख प्रशासकीय अधिकृत



५. बोलपत्रदाताले पेश गरेका कबोल अंकमा जुनतम बहाल अंकमा नघटने गरि, अंक र अक्षरमा उल्लेख गरि पेश गर्नु पर्नेछ। अंक, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ।
६. बोलपत्र खरिद गर्ने अन्तिम दिन, दाखिला गर्ने तथा खोल्ने अन्तिम दिन बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन खरिद गर्नेर सोको भोली पल्ट दाखिला गर्ने तथा खोल्ने कार्य हुनेछ।
७. बहाल संझौता अवधी ५ वर्षको हुनेछ र प्रत्येक वर्ष ५ प्रतिशतका दरले बहाल बृद्धि हुदै जानेछ। समझौता अवधी समाप्त भए पछि पुनः प्रतिस्पर्धात्मक प्रकृयाबाट बहाल बन्दोबस्त गरिने छ।
८. बोलपत्रदाताले बोलपत्रका साथ कबोल रकमको ५ प्रतिशतले हुन आउने धरौटी रकम परशुराम न.पा. को नाममा नेपाल बैंक लिमिटेड जोगबुडा शाखामा रहेको धरौटी खाता नं २४४०३०००००३०००००००१ ग. ३ मा जम्मा गरेको संकलै बैंक भौचर नगद वा सो रकम बराबरको बोलपत्र दाखिला गर्ने अन्तिम मितिले कम्तीमा ९० दिन सम्म म्याद भएको यस कार्यालयको नाममा जारी गरिएको बैंक जमानत (बिड बण्ड) पेश गर्नु पर्नेछ।
९. तोकिएको प्रक्रिया पुरा गरेका सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत गरिनेछ।
१०. म्याद नाधि आएको रित नपुगेको, शर्त राखिएको शिलबन्दी दरभाउपत्र फारम उपर कुनै कारबाही गरिने छैन।
११. बोलपत्र स्वीकृत भए पछि कबोल गरेको बहाल रकमको ५ प्रतिशतले हुने रकम यस कार्यालयको नाममा नेपाल बैंक लिमिटेड जोगबुडा शाखामा रहेको धरौटी खाता नं २४४०३०००००३०००००००१ मा (कार्यालय कोड ८०१०७७५०२) जम्मा गरेको संकल बैंक भौचर र मासिक बहाल कबोल अंकको ६ महिना बराबरले हुने रकम समझौता गर्दाका बखत जम्मा गर्नु पर्ने छ। उक्त छ महिना बराबरको अग्रिम रकम बहाल संझौताको अन्तिम वर्षको मासिक बहालमा कट्टा गरिनेछ।
१२. बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले ७ दिन भित्र धरौटी र ६ महिना बराबरको एकमुष्ट रकम वा बैंक भौचर सहित बहाल संझौता गर्न नआएमा बोलपत्र साथ रहेको धरौटी जफत गरी नियमानुसारको प्रक्रिया अगाडी बढाईनेछ।
१३. मासिक बहाल रकम भुक्तानी गर्दा प्रत्येक महिना अग्रिम रूपमा बुझाउनु पर्नेछ। बहाल रकम तोकिएको समयमा नबुझाएमा नियमानुसार जरिवाना शुल्क लाग्नेछ।
१४. मासिक बहाल रकम बुझाउन एक महिना भन्दा बढी ढिला गरेमा सटर कोठा खाली गराउन पत्राचार गरिनेछ त्यसरी पत्राचार भएको मितिले ७ दिन भित्र सटर/कोठा खाली नगरेमा कार्यालयले जुनसुकै बेला सटर कोठा बन्द शिल गर्न सक्नेछ। त्यसरी सिल गरेको सात दिन भित्र सटर/कोठा भित्र रहेका सामानहरूको मुचुल्का गरी तत्कालै जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम

कालु सिंह बोहरा  
कृषि शास्त्रा प्रमुख

प्रमुख प्रशासकीय अधिकृत  
प्रमुख प्रशासकीय अधिकृत



बढावढ गरी असुल गर्न पर्ने रकम भएपनि भएमा सरकारी बाकी सरह असुल उपर गर्ने र असुल गर्नु  
पर्ने भन्दा बढी भए बढी भएको रकम फिर्तै गरिनेछ।

१५. आफुले लिएको सटर कोठामा प्रचलित कानुन बमोजिम निषेधित बस्तु तथा सेवा बिक्री वितरण वा  
गतिविधि गर्न पाइने छैन।

१६. पानी र बिधुत महशुल खपतको आधारमा मासिक रूपमा सब मिटरमा उठेको अंकको कार्यालयले  
तोकेको प्रति यूनिटका दरमा बहालमा लिनेले नगरकार्यपालिका कार्यालयमा बुझाउनु गर्नेछ।

१७. हाल परशुराम नगरपालिकालाई बुझाउनु पर्ने शटर बहाल / जरिवाना नबुझाई बक्यौता राखे  
व्यक्ति, फर्म वा कम्पनीले बोलपत्र दाखिला गर्न पाइने छैन। त्यसरी दाखिला भएको बोलपत्र  
मूल्यांकनमा समावेश गरिने छैन।

१८. यस भवनहरूमा कृषिजन्य बस्तुको बिक्री वितरणको लागि पसल वाहेक अरु व्यवसाय गर्न पाइने  
छैन।

१९. अन्य शर्त र प्रावधानहरूको विस्तृत विवरण बोलपत्र फारममा उल्लेख गरिएको छ। थप  
जानकारीका लागि परशुराम नगरपालिका कार्यालयको राजधानी शाखा वा कृषि विकास शाखामा  
सम्पर्क गर्न सकिनेछ।

२०. कारण जनाई वा नजनाई बोलपत्र स्वीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार परशुराम नगरपालिकामा  
सुरक्षित रहनेछ।

२१. सटरकोठा प्रयोग गर्दा कुनै भौतिक क्षती भएमा सम्बन्धित प्रयोगकर्ताले नै मर्मत सम्भार  
गर्नुपर्नेछ।

२२. अन्य कुराहरु स्थानीय सरकार संचालन ऐन र अन्य प्रचलित ऐन, नियम, कानुन बमोजिम हुनेछ।

*कालुं सिंह बोहरा  
कृषि शास्त्रा प्रभुस्व*

*प्रमुख प्रशासकीय अधिकृत  
प्रमुख प्रशासकीय अधिकृत*